



मल्टीपर्स फाइनान्स लिमिटेड
Multipurpose Finance Limited
 मरपदो वित्तीय सेवा

व्याज दर बारेको सूचना
 (मिति २०८३ भाद्र १ गते देखि लागु हुने व्याज दर)

निक्षेप तर्फ (वार्षिक व्याज दर)		
क्र.सं.	मुद्दती	व्याज दर
		व्यक्तिगत तर्फ
१	३ महिना	४.००%
२	६ महिना	४.२५%
३	९ महिना	४.५०%
४	१ वर्ष	४.७५%
५	२ वर्ष वा सो भन्दा माथि	५.००%
	बचत	व्याज दर
१	साधारण बचत	३.००%
२	सुपर बचत	४.००%
३	नारी कल्याण बचत	३.५०%
४	ज्येष्ठ नागरिक बचत	३.५०%
५	कर्पोरेट(कल) बचत (अधिकतम)	१.५०%
संस्थागत मुद्दती निक्षेपको व्याज दर व्यक्तिगत मुद्दती निक्षेपको व्याज दर भन्दा २ प्रतिशत सम्म कम हुने छ ।		
वैदेशिक रोजगारीबाट प्राप्तहुने विप्रेषण रकममा १% व्याज थप हुने छ ।		
कर्जा तर्फ (वार्षिक व्याज दर) औषत आधार दरमा ४ प्रतिशत सम्म प्रिमियम थप गर्न सक्नेछ वा स्थिर व्याज दर १२ प्रतिशत वा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हुनेछ । मुद्दती रसिदको धितोमा कूपन दरमा २ प्रतिशत सम्म वा औषत आधार दर मध्ये जुन बढि हुन्छ ।		
औषत आधार दर ८.११ प्रतिशत रहेको छ । माथि उल्लेखित कर्जाको व्याज दरहरु आधार दरमा हाल कायम गरिएको प्रिमियम मात्र हो जुन नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार परिवर्तन हुन सक्छ ।		